



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाण्डौ

मिति: २०७४/०१/१३ गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

जिल्ला काठमाण्डौ, टोखा नगरपालिका वडा नं. १२ को विभिन्न कित्ता नम्बरका जग्गा हालसाविक नामसारी गर्दा फरक श्रेस्ता कायम गरी पक्की मोटरबाटो भएको जग्गालाई कच्ची मोटरबाटो उल्लेख गर्दै कम मुल्याङ्कन गरी राज्यलाई ठूलो मात्रामा राजश्व छली गरेकोले छानबिन गरीपाउँ भन्ने व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, डिल्लीबजार काठमाण्डौमा कार्यरत मालपोत अधिकृत सुरेश भट्टराई, नायव सुब्बा दुर्गा प्रसाद काफ्ले, कम्प्युटर अपरेटर जाएश्वर काफ्लेले आपसी मिलेमतोमा एक वर्गको जग्गालाई अर्को वर्ग कायम गरी गलत श्रेस्ता तयार एवं प्रमाणीत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूर गरेको देखिन आएको हुँदा निजहरुलाई सोही ऐनको दफा ९ बमोजिमको सजाय र सोही कार्यालयमा कार्यरत मालपोत अधिकृत शालीग्राम रेग्मी र नायव सुब्बा पार्वती रमण खनालले न्यूनतम मूल्यांकन बमोजिम राजश्व कायम गरी असुल गर्नुपर्नेमा सो नगरी राजश्व निर्धारण गर्दा परिक्षण गर्नुपर्ने कागजात नहेरी घटी राजश्व निर्धारण गर्ने कार्यमा संलग्न रही नेपाल सरकारलाई राजश्वमा घाटा पुर्याउने र व्यक्तिगत रूपमा फाईदा लिने बदनियतले कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ख) बमोजिमको कसूर गरेको देखिन आएको हुँदा निजहरुलाई सोही ऐनको दफा ७ बमोजिमको जरिवाना एवं सोही दफाले निर्धारण गरे बमोजिम दफा ३ को उपदफा (१) र सोही दफा र उपदफाको देहाय (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ ।

साथै टोखा नगरपालिका वडा नं. १२ का तत्कालिन वडा सचिव मधु सुदन मिश्रले उल्लिखित जग्गामा पक्की मोटरबाटो भएकोमा कच्ची मोटरबाटो भएको भनि घरबाटो सिफारिस गरी गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूर गरेको देखिएको हुँदा निजलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ ।

(जीवराज कोइराला)

सह-सचिव एवं प्रवक्ता